



# स्थानीय राजपत्र

मालिकार्जुन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ६

संख्या: ४

मिति: २०७९।०४।१२

भाग-२



मालिकार्जुन गाउँपालिका

गाउँकार्यपालिकाबाट स्वीकृत मिति

२०७९।०४।०८

मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स सञ्चालन कार्यविधि(प्रथम संसोधन), २०७९

पहिलो संसोधन २०७९।०४।०८

प्रस्तावना:

नेपालको संविधानले स्थानिय तह लाई अनुसूचि ८ बमोजिम एकल अधिकार र अनुसूचि (९) बमोजिम संघ प्रदेश र स्थानिय तहको साझा अधिकार हुने व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा (२) को खण्ड झ मा स्थानीय आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी क्रियाकलाप सञ्चालन कार्यान्वयन तथा नियमन सम्बन्धी हक अधिकार रहेको छ । सो अनुसार मालिकार्जुन गाउँपालिकामा स्वास्थ्य सेवामा सर्वसुलभ पहुच पुरयाउन एम्बुलेन्स सेवा संचालन लाई पारदर्शी सरल भरपर्दो र व्यवस्थित गर्न तथा एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई स्वास्थ्यको गुणस्तर वद्धि गर्न वाञ्छनिय भएकोले ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को उपदफा १०२ को उपदफा (१) बमोजिम बनेको मालिकार्जुन गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४को दफा (४) बमोजिम मालिकार्जुन गाउँपालिका स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १०२ (२) को अधिकार प्रयोग गरी मालिकार्जुन गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी निर्देशिका जारी गरेको छ।

एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति: (१) एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन अनुगमन तथा रेखदेख गर्न देहायको पदाधिकारीहरु रहेको एक एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति रहनेछ।

संक्षिप्त नाम र प्रारम्भ:

यस निर्देशिकाको नाम एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ रहेको छ।

यो निर्देशिका गाउँकार्यपालिकाले स्वीकृत गरेको मिति बाट प्रारम्भ हुनेछ ।

**परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:-

एम्बुलेन्स भन्नाले " बिरामि ओसार्ने स्वीकृत प्राप्ति गरेको वाहन सम्झनु पर्छ ।

एम्बुलेन्स जनशक्ती भन्नाले एम्बुलेन्समा उपस्थित रहने स्वास्थ्यकर्मी र चालक सम्झनु पर्छ ।

चालक भन्नाले एम्बुलेन्स चलाउने चालक सम्झनु पर्छ।

सेवा शुल्क भन्नाले एम्बुलेन्स प्रयोग गरेवापत सेवा ग्राहिले बुझाउनु पर्ने गरि समितिले तोकेको शुल्क सम्झनु पर्छ।

समिति भन्नाले दफा ३ बमोजिम गठित एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति सम्झनु पर्छ ।

**एम्बुलेन्स सेवा संचालन समन्वय समिति: -**

क ) गाउँपालिका अध्यक्ष संयोजक

ख) प्रमुख प्रशासकीय अधिकृत सदस्य

ग) एम्बुलेन्स रहेको सम्बन्धित वडाको स्वास्थ्य सस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सदस्य

घ) सामाजिक विकाश शाखा प्रमुख सदस्य

ड) जिन्सि शाखा प्रमुख सदस्य  
च) स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव

समितिको कुल सदस्य संख्या मध्ये ५१ प्रतिशत उपस्थित भएमा बैठकको गणपुरक संख्या मानिने छ।  
समितिको बैठक प्रत्येक २ महिनामा र आवश्यकता अनुसार बस्ने छ ।

समितिको बैठक सम्बन्धी कार्यविधि गाउँपालिकाको बैठक संचालन कार्यविधि बमोजिम हुनेछ। गाउँपालिकाले २४ घण्टा एम्बुलेन्स संचालनका लागि हटलाईन व्यक्ति तोक्ने छ ।

### समितिको काम कर्तव्य र अधिकार

समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।

1. एम्बुलेन्स सेवा पारदर्शी ,सरल भरपर्दो र व्यवस्थित रूपमा संचालन गरे नगरेको अनुगमन गर्ने ।
2. चालकले पालना गर्नु पर्ने आचार संहिता लागु गराउने साथै निर्देशिका अनुसारको आचार संहिता पालन नगर्ने चालकलाई चेतावनी दिने र आचार संहिता पालन गर्न लगाउने तथा आचरण अनुसार काम नगरेमा समझौता भग गर्ने ।
3. एम्बुलेन्स सेवाको बारेमा कुनै गुनासो तथा उजुरी आएमा सोको सुनुवाई तथा व्यवस्थापन गर्ने
4. एम्बुलेन्सको निश्चित मापदण्डको आधारमा भाडा निर्धारण गर्ने र समितिले आवश्यकता अनुसार भाडा निर्धारण तथा पुनरावलोकन गर्न सक्ने छ ।
5. सरोकारवाला तथा अन्य संघ संस्थाहरु बिच आवश्यकता अनुसार एम्बुलेन्स सेवा बारे समिक्षा बैठक गर्ने ।
6. गाउँपालिकाको विशिष्टतालाई ध्यानमा राखि एम्बुलेन्स सेवा संचालनका लागि आवश्यक थप मापण्ड बनाउने ।
7. चालकले अनुसुची १ बमोजिम निर्धारित सेवा शुल्क लिई शुल्क/ कोष खातामा दाखिला गरे नगरेको निरीक्षण गर्ने ।

समितिको सदस्य-सचिवले प्रवाह स्थितिको अध्यावधिक विवरण प्रत्येक चौमासिकमा गाउँपालिकालाई पेश गर्नु पर्ने छ ।

### एम्बुलेन्स संचालन सेवा शुल्क सम्बन्धी व्यवस्था:

एम्बुलेन्स सेवा प्रयोग गरे वापत सम्बन्धीत सेवाग्राहिले अनुसुची १ मा उल्लेख भए अनुसारको रकम सेवा शुल्कको रूपमा बुझाउनु पर्नेछ ।

एम्बुलेन्स सेवा वापत उठेको रकम गाउँपालिकाको आन्तरीक राजश्व खातामा जम्मा गर्नु पर्ने छ।

सेवा शुल्क बाफत लिइने रकमको असुलिका लागि गाउँपालिकाले नगदी रसिद छुपाई चालकलाई उपलब्ध गराउने छ । नगदी रसिदको अभिलेख /नियन्त्रण खातामा जम्मा गर्ने जिम्मेवारी सम्बन्धित चालकको हुनेछ ।

शुल्क वाट उठेको रकम चालक र स्वास्थ्य कर्मीको तलव भत्ता एम्बुलेन्सको मर्मत सम्भार र एम्बुलेन्समा रहने अति आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ । र इन्धनको लागि गाउँपालिकाले टोक्नको व्यवस्थापन गर्ने छ ।

**निःशुल्क सेवा :** निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने अवस्थाहरु

- १ विपदको अवस्थामा दैवी प्रकोप पहिरो सडक दुर्घटना आदी भएको अवस्थामा, पहिलो प्राथमिकता उपचार सेवा केन्द्र वा समितिले सिफारिस गरे बमोजिम ।
- २ टुहुरासिफारिसमा नि शुल्क उपलब्ध हुनेछ । एवम अति विपन्न लाई समितिको ,वेसहारा ,  
३ गर्भवति २ बर्ष मुनिका बालबालिका, APH PPHभएका अति विपन्न परिवारका व्यक्ति तथा सुत्केरी हुन नसकेर प्रेषण गरिएका महिला जेष्ठ नागरिक तथा अति असक्त अपाङ्गता भएका लाई वडा तथा स्वास्थ्य सस्थाको सिफारिसमा ५० प्रतिशत छुट दिईनेछ ।

**चालक नियुक्ति र सेवा सुविधा:**

एम्बुलेन्स सेवा संचालनका लागि गाउँ कार्यपालिकाले २ जना योग्यता पुगेको चालक सेवा करारमा नियुक्त गर्नेछ ।

चालकको सेवा सुविधा कार्यपालिकाले तोके बमोजिम समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

एम्बुलेन्स सेवा संचालनको लागि सयुक्त चालक तथा कर्मचारीहरुको रु.पाँच लाख सम्मको दुर्घटना बिमा गरिनेछ । बिमाको परिमियम वाफतको रकम यसै निर्देशिका बमोजिमको कोषबाट व्यहोरिनेछ ।

चालकले पालना गर्नुपर्ने आभार संहिता अनुसुची २ बमोजिम हुनेछ ।

एम्बुलेन्स सेवालार्थ थप प्रवाहकारी बनाउन गाउँपालिकाले १ जना योग्यता पुगेको स्वास्थ्य कर्मी करार सेवामा नियुक्त गर्न सक्नेछ ।

स्वास्थ्यकर्मी को सेवा सुविधा कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

एम्बुलेन्स रहने स्थान सो को मर्मत सम्भार:

एम्बुलेन्स मालिकार्जुन गाउँपालिका अन्तर्गत गाउँकार्यपालिकाले तोकेको स्थानमा रहने छन ।

चालकले पालना गर्नु पर्ने आचार संहिता अनुसुची २ बमोजिम हुनेछ ।

## विविध

एम्बुलेन्समा हुने न्युनतम सेवा सुविधा तथा औषधीको विवरण अनुसुची बमोजिम हुनेछ ।

एम्बुलेन्समा सवार विरामी र विरामीका आफन्त तथा थपघटगर्न वान्छनीय भएमा गाउँपालिका ले संशोधन तथा थपघट गर्न सक्नेछ ।

## अनुसुचि १

### समिति द्वारा निर्धारित एम्बुलेन्सको भाडा दर:

क्र स	स्थान देखि	स्थान सम्म	शुल्क रु
१	पस्ती	खलंगा	२५०० ।
२	पस्ती	गोकुलेश्वर	२५०० ।
३	पस्ती	वैतडी	५५०० ।
४	पस्ती	पाटन	६००० ।
५	पस्ती	डडेलधुरा	१०००० ।
६	पस्ती	धनगडी	१४००० ।
७	पस्ती	कोहलपुर	२२००० ।

८	पस्ती	नेपालगन्ज	२५०००।
९	पस्ती	महेन्द्रनगर	१५०००।
१०	पस्ती	काठमान्डौ	४००००।
११	पस्ती	चितवन	३३०००।
१२	उकु	दार्चुला	२५००।
१३	उकु	पस्ती	१५००।

### नोट

- १ गाउँपालिका भित्र वडा न १,२,३ र ४ १०००। र ५,६ र ७ देखि पालिका सदरमुकाम सम्म १५००।
- २ दुरीको हकमा गन्तव्य स्थान मान्य हुनेछ।
- ३ एम्बुलेन्स सन्चालनमा लाग्ने ईन्धन खर्च व्यवस्थापन गाउँपालिका ले व्योर्ने छ।
- ४ एम्बुलेन्स प्रयोग गर्दा एकतर्फि प्रयोग भएपनि दुई तर्फिको दुरी गणना हुनेछ।
- ५ एम्बुलेन्स सेवा सन्चालनकोलागि तोकिएको सेवा शुल्क र माग फाराम भरी विरामी लैजानु अगावै कार्यालयमा बुझाउनु पर्ने छ।

### अनुसुचि - २ दोस्रो संसोधन

#### एम्बुलेन्स चालकले पालना गर्नु पर्ने आचार संहिता

१. मालिकार्जुन गाउँपालिकाले जारी गरेको एम्बुलेन्स सेवा संचालन कार्यविधि २०७८ तथा एम्बुलेन्स सेवा संचालन सम्बन्धि राष्ट्रिय निर्देशिका २०७५ लाई पूर्ण पालना गर्ने।
२. आफ्नो पेशागत भूमिका निर्वाह गर्ने क्रममा इमान्दारिता र विश्वसनियता कायम गर्दै आफ्नो पेशाको मान मर्यादामा खलल पुग्ने कुनै काम गर्न नहुने।
३. मादक पदार्थ सेवन गरि एम्बुलेन्स चलाउन नहुने।
४. विरामीको ओसार पसार तथा उपचार गर्ने क्रममा विरामी तथा विरामीको परिवारलाई सधैं सम्मानपूर्वक ब्यवहार गरि उच्च स्तरिय सेवा प्रदान गर्नु पर्ने।
५. आफुले लिएको निर्णयहरुमा आफ्नै ब्यक्तीगत रुपमा जिम्मेवार र जवाफ देहि हुनु पर्ने।

६. आफनो पेशागत दक्षता सुधार गर्दै लैजानुका साथै आफुमा भएका पेशागत दक्षता आफनो क्षेत्रका अरुलाई पनि सिकाउनु पर्ने ।

७. कुनैपनि विरामी वा ओसार पसार गर्नु अघि उस्को वारेमा प्रयाप्त जानकारी लीई उपचारमा सहयोग गर्ने ।

८. विरामीलाई विच वाटोमा छाडन नहुने ।

९. आफनो कामको सिलसिलामा पाएका कुनै पनि सुचना गोप्य राख्नु पर्ने तथा विरामीहरुबाट पाएको जानकारी कुनै तेश्रो पक्षलाई खोल्न नहुने तर कानुनी र पेशागत दायित्व निर्वाह गर्न वा विरामीको सेवामा आवश्यक परेमा त्यस्तो सुचनाको वारेमा जानकारी दिन सक्ने ।

१०. अस्पताल पूर्व सेवा, एम्बुलेन्स सेवा ब्यवस्थापनमा सहयोग पुग्ने तथा अनुसन्धानमा मदत पुरयाउनु पर्ने ।

११. आफुले उचित देखेको विरामीको गुणस्तरिय सेवामा प्रभाव पार्ने राम्रा पक्षहरुको जानकारी आफनो सुपरिवेक्षक तथा स्वास्थ्य संस्थालाई जानकारी दिन पर्ने ।

१२. प्रचलित कानूनको पालना गर्ने ।

१३ एम्बुलेन्स चालकले सिधै सम्पर्क भएको अस्पतालमा जान दवाव उत्प्रेरित गर्न नहुने ।

१४ बिरामि र आफन्त लाई कुनै लोभ लालच दिई बिरामि क्यान्सिल गर्न नहुने ।

म .....(नाम).....ठेगाना .....  
ना. प्र. नं.....जिल्ला ड्राइभिङ्ग लाइसेन्स नं. ....ले माथी उल्लेखित आचार संहिता अध्ययन गरेको छु ..... जिल्ला ..... सस्थाको एम्बुलेन्स चलाउदा मैले यो आचार संहिता पूर्ण रुपमा पालना गर्न सहमति जनाई सहि छाप गरेको छु ।

.....

चालकको दस्तखत:

रोहवर

प्रमाणित गर्नेको

नाम,थर:

पद:

मिति:

संस्थाको छाप:

आज्ञाले  
सुरज प्रसाद जोशी  
प्रमुख प्रशासकीय अधिकृत